

यूएसएआइडी सिविल सोसाइटी एण्ड मिडिया एक्टिभिटी (सिएसएमए)

मिडिया फेलोशिप च्यालेन्ज फन्ड

आवेदन आह्वान

द एशिया फाउण्डेशन प्रमुख कार्यान्वयनकर्ता रहेको पाँच वर्ष (सन् २०२२ देखि २०२७ सम्म) सिविल सोसाइटी एण्ड मिडिया एक्टिभिटी (सिएसएमए) अर्थात् नागरिक समाज तथा सञ्चारमाध्यम कार्यक्रमलाई संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूएसएआइडी)को सहयोगमा संचालित परियोजना हो। सिएसएमएले सर्वजनिक चासो, आधारभूत स्वतन्त्रताहरू तथा जवाफदेहिता प्रवर्धन गर्नका निम्ति महिला, युवा तथा सीमान्तकृत समुदायका व्यक्तिको नेतृत्वमा रहेका र तिनै समूहलक्षित स्वतन्त्र नागरिक समाज तथा मिडियालाई टेवा दिन्छ । यसका प्रायः कार्यक्रम लुम्बिनी प्रदेश तथा मधेश प्रदेशमा केन्द्रित रहनेछन् भने केही कार्यक्रम काठमाडौँमा कार्यान्वयन हुनेछन् । यसका लागि योग्य नागरिक समाज संस्थाहरूलाई यस फेलोशिप का लागि अवधारणा पत्र पेश गर्न सिएसएमएले प्रस्ताव आह्वान सम्बन्धी यो सूचना प्रकाशन गरेको छ ।

आवेदन पेश गर्ने अन्तिम मिति: २८ पौष, २०७९

अनुदान प्रदान मिति: १० फागुन, २०७९

मिडिया फेलोशिप च्यालेन्ज फन्ड

आमसञ्चार असल रूपमा क्रियाशील लोकतन्त्रको महत्वपूर्ण अंश हो । सञ्चारमाध्यमका विभिन्न प्रकार तथा आयामहरूको सदुपयोग हुँदा त्यो विविध मुद्दा तथा आवाजतर्फ ध्यान खिच्ने सशक्त साधन बन्न सक्छ । नेपालको सन्दर्भमा सञ्चारक्षेत्र काठमाडौँ मै अत्यधिक केन्द्रित छ । प्रायः काठमाडौँमा आधारित सञ्चारमाध्यम तथा समाचारहरूले सम्पूर्ण देशकै लागि समसामयिक भाष्य स्थापना गरिदिन्छन् र नतिजास्वरूप उपराष्ट्रिय सञ्चारमाध्यमले पनि तिनै भाष्यलाई अघि सार्छन् । महिला तथा सीमान्तकृत समुदायका व्यक्तिहरूको स्वामित्वमा सीमित संख्यामा सञ्चार कम्पनी छन् र यही यथार्थ प्रादेशिक तहमा पनि कायम छ । धेरै अवस्थामा स्वामित्वकै कारण त्यस्ता सञ्चार कम्पनीमा पत्रकारहरूको प्रतिनिधित्वको मुद्दा ओझेलमा पर्छ । नेपाल पत्रकार महासंघमा आबद्ध पत्रकारहरूको संख्यालाई लैङ्गिक दृष्टिकोणबाट केलाउँदा ८१.५ प्रतिशत पत्रकार पुरुष भेटिन्छन् । प्रदेशमा हेर्ने हो भने लुम्बिनी प्रदेशमा जम्मा १९ प्रतिशत मात्रै महिला पत्रकार छन् भने मधेश प्रदेशमा १३.३ प्रतिशत छन् । जसरी स्वामित्वमा महिला तथा सिमान्तकृत व्यक्तिहरूको उपस्थिति छैन, त्यसरी नै सिमान्तकृत समुदायहरूबाट पत्रकारितालाई

पेशाका रूपमा अंगालेका व्यक्तिहरूको संख्या पनि सीमित नै छ । सञ्चारक्षेत्रमा सिमान्तकृत समुदायहरूको स्पष्ट न्यून सहभागिता भएकाले उनीहरूका मुद्दा तथा चासोका विषय प्रायः उपेक्षामा परेका छन् र किनारा लगाइएका छन् । प्रायः समाचार राजनीतिक घटना तथा नेताहरूकै सेरोफेरोमा सीमित रहने तथ्य विभिन्न अध्ययनले देखाएका छन् । महिला, युवा तथा सीमान्तकृत समुदायका सरोकारका विषयलाई प्रायः समाचार बनाउन योग्य मानिन्छन् । त्यस्तै, सञ्चारकर्मीहरूमाझ लिङ्ग, जात तथा अन्य आधारमा हुने भेदभाव तथा पक्षपातका कारण पनि महिला, युवा तथा सीमान्तकृत समुदायका व्यक्तिहरूका कथाले समुचित स्थान पाउन सकेका छैनन् । महिला, युवा तथा सीमान्तकृत व्यक्तिहरूका चासोमा पर्ने विषयमा समाचार बनाउँदा लैङ्गिक भूमिकाको महत्त्व, स्रोतसम्म पहुँच तथा शक्तिसँगको सम्बन्ध आदिमाथि प्रकाश पार्ने गरेको पाइन्छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, समावेशिताका मुद्दालाई मूलधारका तथा प्रादेशिक सञ्चारमाध्यमले प्रायः उपेक्षा गर्दछन् । महिला, युवा तथा सीमान्तकृत व्यक्तिहरूले आफ्नो आवाज सुनिएको निश्चित गर्न सार्वजनिक जीवनका सबै आयाममा र विशेषगरि सञ्चारक्षेत्रमा अहिले उपलब्ध भएभन्दा सुधारिएको प्रतिनिधित्व आवश्यक हुन्छ । यस परिप्रेक्ष्यमा विविध भाष्यहरूलाई टेवा दिन तथा मूलधारको सञ्चारमाध्यममा ल्याउनमा नागरिक समाज तथा स्वतन्त्र सञ्चारगृहहरूले रचनात्मक भूमिका निर्वाह गर्न सक्छन् ।

मिडिया फेलोशिप च्यालेन्ज फन्डले स्वतन्त्र तथा समावेशी पत्रकारितालाई थप सबल बनाउने उद्देश्यसहित महिला, युवा तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई नयाँशैलीमा पत्रकारिता गर्नका लागि लघु अनुदान प्रदान गर्नेछ । मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका महिला, युवा तथा सीमान्तकृत समुदायका पत्रकारहरूलाई फेलोशिप उपलब्ध गराउने तथा उनीहरूको पत्रकारितासम्बन्धि सीप विकास गर्ने राष्ट्रिय, प्रादेशिक तथा स्थानीय संस्थाहरूलाई यी अनुदान उपलब्ध गराइने छन् । ६ देखि १२ महिनाको अवधि रहने यी फेलोशिप ले नयाँ तथा उदीयमान पत्रकारहरूका लागि सीप विकास, परामर्श तथा प्रशिक्षणका अवसर उपलब्ध गराउने छन् । पत्रकारिता फेलोशिपले छापा, प्रसारण, फोटो, खोजमूलक, लामो लेख, निगरानीमूलक, डिजिटल तथा सघन प्रकृतिका अन्य नवीन माध्यम आदि सबै प्रकारका सञ्चार विधालाई सहयोग उपलब्ध गराउनेछ ।

१. च्यालेन्ज फन्डको उद्देश्य

यो च्यालेन्ज फन्ड लुम्बिनी प्रदेश तथा मधेश प्रदेशमा पत्रकारिताकालाई पेशागत रूपमा अंगाल्न वा विकास गर्न इच्छुक नयाँ तथा उदीयमान महिला, युवा तथा सिमान्तकृत समुदायका व्यक्तिहरूका लागि पत्रकारिता फेलोशिप को ढाँचा तयार गर्ने तथा उपलब्ध बनाउने अवसर हो । यसको मुख्य लक्ष्य महिला, युवा तथा सीमान्तकृत समुदायका व्यक्तिहरूको नेतृत्वमा रहेका नागरिक समाज संस्थाहरूबारे सार्वजनिक चासो तथा सहयोगको दायरालाई फराकिलो पार्दै तिनको प्रवर्धनका लागि स्थान निर्माण गर्नु हो । मिडिया फेलोशिप च्यालेन्ज फन्डको उद्देश्य १) महिला, युवा तथा सिमान्तकृत समुदायका व्यक्तिहरूले सञ्चारक्षेत्रभित्र आफ्ना भाष्यलाई स्थापना गर्न सक्नु भन्ने उद्देश्यले उनीहरूको सहभागिता, सीप तथा सञ्जालहरू बढाउनु, तथा २) मूलधार, स्थानीय तथा गैरपारम्परिक सञ्चारमाध्यममा महिला, युवा तथा सिमान्तकृत समुदायका व्यक्तिहरूबारे उच्च गुणस्तरका र यथार्थपरक सामग्री प्रकाशन गर्नु हो । यस च्यालेन्ज फन्डले निम्न अवसर तथा कार्यक्रम उपलब्ध गराउने उद्देश्य राखेको छः

- मूलधारका सञ्चारमाध्यममा महिला, युवा तथा सिमान्तकृत समुदायका व्यक्तिहरूका मुद्दा तथा चासोको प्रतिनिधित्वमा सुधार गर्नु
- महिला, युवा तथा सिमान्तकृत समुदायका मुद्दाबारे जवाफदेही, प्रतिक्रियात्मक तथा समावेशी सुशासनका काममाथि प्रकाश पार्ने ।
- महिला, युवा तथा सिमान्तकृत समुदायका व्यक्तिबारे विश्वसनीय तथा विविधतासहितका भाष्य उजागर गर्न वैकल्पिक माध्यमहरूको विकासलाई प्रोत्साहन दिने ।
- महिला, युवा तथा सिमान्तकृत समूहका स्वतन्त्र पत्रकारहरू तथा युवा र उदीयमान पत्रकारहरूलाई मिडिया तथा पत्रकारितामा पेशागत विकास गर्न टेवा दिने ।
- महिला, युवा तथा सिमान्तकृत समूहका व्यक्तिहरूलाई (भत्तासहितको) ६ देखि १२ महिना लामो फेलोशिप मार्फत सीपनिर्माणका अवसरसम्मको पहुँचमा सुधार गर्ने
- मधेश प्रदेश र लुम्बिनी प्रदेश तथा काठमाडौँका महिला, युवा तथा सिमान्तकृत समुदायका पत्रकारहरूको सञ्जाल निर्माण गर्ने ।
- मौजुदा सञ्चारक्षेत्रलाई थप विविधतायुक्त, समतामूलक, समावेशी तथा पहुँचयोग्य बनाउनतर्फ सुधार गर्ने ।
- उच्च गुणवत्ता तथा जिम्मेवार पत्रकारिताका लागि सीप विकास गर्ने अवसरसम्मको पहुँचमा सुधार गर्ने ।

२. अनुदानको स्रोतबारे सूचना

च्यालेन्ज फन्डका लागि यूएसएआईडी नेपालले सीएसएम-एसटीएनडी-एलडब्लुएमार्फत आर्थिक सहयोगउपलब्ध गराउँछ । च्यालेन्ज फन्ड अन्तर्गतका अवसरहरूको उद्देश्य समावेशी सुशासन

तथा लोकतान्त्रिक सिद्धान्त सबलीकरणका लागि नेपाल सरकारका मौजुदा कार्यक्रमहरू तथा निजी क्षेत्रमा भएका नवपरावर्तन कार्यको पूरक भूमिका निर्वाह गर्नु हो ।

३. अनुदानबारे सूचना

३.१ अनुदानको अनुमानित स्तर: आवेदकहरूले नेपाली रुपैयाँ १५ लाखदेखि नेपाली रुपैयाँ १ करोड २८ लाख ६५ हजारसम्मको (अमेरिकी डलर १ लाख नकटाई) अनुदानका लागि आवेदन पेश गर्न सक्नेछन् । द एशिया फाउण्डेशनले विभिन्न आवेदकहरूलाई अनुदान प्रदान गर्नेछ जसमध्ये एक पत्रकारितामा शिक्षासँग सम्बन्धित हुनेछ । अनुदानको आकारबारे द एशिया फाउण्डेशनको कुनै प्राथमिकता छैन र आवेदकहरूलाई उनीहरूले माग गरेको अनुदानको आकारसँग निरपेक्ष रहेर कार्यक्रमको योग्यताका आधारमा मात्रै मूल्यांकन गरिनेछ ।

३.२ अनुदान कार्यन्वयन अवधि: अनुदान कार्यन्वयन अवधि घटीमा ८ महिना तथा बढीमा १४ महिनाको हुनु पर्नेछ । कार्यक्रमका आवश्यकताबाहेक अन्य कुनै कारणले कार्यन्वयन अवधि निर्धारण गर्ने छैन ।

३.३ अनुदान प्रकार: यस आवेदन पत्र आह्वान सूचना अन्तर्गतका सबै अनुदान खर्चको पुनर्भुक्तानी गरिने प्रकारका अनुदान हुनेछन् ।

४. योग्यताबारे सूचना

- नेपालमा दर्ता भएका तथा नेपाली नागरिकको नेतृत्वमा रहेका सबै नागरिक समाज संस्था यस अनुदान कार्यक्रम लागि योग्य मानिने छन् । मधेश प्रदेश तथा लुम्बिनी प्रदेशमा दर्ता भएका स्थानीय संस्थालाई यस अनुदानका लागि आवेदन दिन विशेष प्रोत्साहन गरिन्छ । संस्थाहरूले आफूले फेलोशीप गर्न चाहेको प्रदेशको नाम स्पष्ट लेख्नु पर्नेछ ।
- कम्तिमा एउटा अनुदान मधेश र लुम्बिनी प्रदेशका लागि दिइनेछ र प्रत्येक अनुदानले कम्तिमा १० देखि २० फेलोहरूसँग काम गर्नु पर्नेछ ।
- आवेदक संस्थाले मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका मिडिया तथा पत्रकारिताबारे आफ्नो सीपलाई थप सुधार्न इच्छुक हाल कार्यरत वा उदीयमान पत्रकार तथा मिडिया वा पत्रकारिताका विद्यार्थीलाई ६ महिना देखि १ वर्षको अवधिका लागि सहयोग गर्नुपर्ने हुनेछ ।

- आफूलाई महिला, युवा, वा सिमान्तकृत समुदायको व्यक्ति भनि पहिचान गराउने, तथा महिला, युवा, वा सिमान्तकृत समुदायका चासोका मुद्दामा पत्रकारितालाइ पेशागत रूपमा विकास गर्न इच्छुक व्यक्तिहरूका लागि यो फेलोशिप उपलब्ध गराइनु पर्छ ।
- फेलोशिप मधेश प्रदेश वा लुम्बिनी प्रदेशमा बसोबास गर्ने व्यक्तिहरूका लागि हुनु पर्नेछ र यिनै दुइ प्रदेशमा कार्यान्वयन गरिनु पर्नेछ ।
- मिडियासम्बन्धि नागरिक समाज संस्था र महिला, युवा तथा सिमान्तकृत समुदायका व्यक्तिद्वारा सञ्चालनमा रहेका नागरिक समाज संस्थाहरूलाई यसका लागि आवेदन दिन अत्यन्तै प्रोत्साहन दिइन्छ ।
- आवेदक संस्थाहरूसँग छापाका माध्यममा सीमित नरहेर कुनै पनि माध्यमबाट मिडिया तथा पत्रकारिता क्षेत्रमा विगतका उपलब्धिको इतिहास हुनुपर्छ र समावेशी उपाय अपनाउने हुनुपर्दछ ।

सम्पूर्ण निर्देशन ध्यानपूर्वक पालना गर्नुहोस् । यस सूचनामा उल्लेख भएका आवश्यकता नपुग्ने वा यहाँ उल्लिखित आवश्यकता पुरा गर्न वा पालना गर्न नसक्ने आवेदनहरूलाई अयोग्य मानिने छ ।

५. पेश गर्ने आवेदनको ब्योहरा

- आवेदन नेपाली वा अँग्रेजी भाषामा पेश गर्न सकिन्छ ।
- सम्पूर्ण बजेट नेपाली रुपैयाँमा हुनु पर्नेछ ।
- सबै पेजमा पेज नम्बर राखिएको हुनु पर्नेछ ।
- सबै कागजातलाई A4 साइजको कागजमा फर्म्याट गरिएको हुनु पर्नेछ ।
- सबै माइक्रोसफ्ट वर्ड डक्युमेन्टहरू सिङ्गल स्पेस, ११ पोइन्ट फन्टमा कम्तिमा एक इन्च मार्जिनसहित हुनु पर्नेछ ।

संयुक्त राज्य अमेरिकाको संघीय सरकार अनुदान अन्तर्गत कार्यरत निकायहरूलाई SAM.GOV मा सिर्जना हुने १२ अंकको युनिक एन्टिटी आइडेन्टिफायर (युइआइ) नम्बर लिन प्रोत्साहन गरिन्छ । युइआइ नम्बर प्राप्त गर्न एक हप्ता जति लाग्ने हुनाले आवेदकहरूले यस आवेदन पेश गर्नुअघि नै <https://sam.gov/content/home> मा दर्ता भएर युइआइ नम्बर लिन प्रोत्साहन गरिन्छ

आवेदन पेश गर्ने समयमा संस्थाहरूले निम्न चरणहरू अनिवार्य पालना गर्नु पर्नेछः

चरण १: अभिरुचि पत्र : challengefund.np@asiafoundation.org मा इमेल लेखेर नमूना अवधारणा पत्र तथा नमूना बजेटकालागि अनुरोध गर्ने ।

चरण २: आवेदन बुझाउने: अन्तिम मिति अघि नै इच्छुक आवेदक संस्थाहरूले निम्न कागजात पेश गरिसक्नु पर्नेछः

क) अवधारणा पत्र

अतिरिक्ताङ्क १ मा दिइएको नमूनाको ढाँचा अनुसार अवधारणा पत्र पेश गर्ने ।

अवधारणा पत्रमा नमूनामा देखाइए झैं समग्र गतिविधिहरू, फेलोशिपका प्रक्रिया तथा अन्य कार्यक्रम र गतिविधि सामेल हुनु पर्नेछ । आवेदक संस्थाहरूलाई अवधारणा पत्रसँगै आफ्नो सम्पर्क तथा सेवा प्रदायन योजना पनि समावेश गर्न प्रोत्साहन गरिन्छ । यसमा संचारगृह, पत्रकार महासंघ आदि संचार संस्थासँग सहकार्यको योजना पनि सामेल हुनसक्छन् । अवधारणा पत्रलाई नेपाली भाषामा पनि पेश गर्न सकिनेछ ।

ख) बजेट अनुमान

अतिरिक्ताङ्क २ मा दिइएको नमूना बजेट प्रयोग गर्दै कूल बजेट तथा विस्तृत बजेट विवरण पेश गर्ने ।

ग) अन्य कागजात

अवधारणा पत्र तथा बजेटसँगै आवेदक संस्थाहरूले निम्न कागजात पेश गर्नु पर्नेछ :

- संस्था दर्ता प्रमाणपत्र
- संस्थाको विधान तथा लेखापरिक्षण प्रतिवेदनको प्रतिलिपि
- संस्थासँग आबद्ध बोर्ड सदस्यहरू, कार्यकारी अधिकारीहरू तथा कर्मचारीको सूची

अनुदान अन्तर्गत निषेधित क्षेत्रः

मिडिया फेलोशिप च्यालेन्ज फन्ड निम्न कार्यका लागि प्रयोग गर्न पाइने छैनः

- निर्माणकार्यः यस अनुदानको रकम निर्माणकार्य वा खर्चतर्फ लगाउन पाइने छैन।
- अनुदानपूर्वका खर्चः यस अनुदान अवसर अन्तर्गत अनुदानपूर्वका खर्च भरपाईका लागि सामेल गर्न पाइने छैन ।

- कार्यक्रम गतिविधिहरू: तल दिइएका गतिविधिमा मात्रै सीमित नरहँदै यस अनुदानले निम्न प्रकारका गतिविधिलाई निषेध गर्छ:
 - नाफामूलक योजनाहरू
 - व्यक्तिगत शैक्षिक अवसरलाई सहयोग गर्ने छात्रवृत्ति
 - अन्य अनुदानबाट सुरु गरिएका गतिविधि समापन गर्न खर्च
 - अर्थसंकलन वा संस्थागत कोष विकासलक्षित योजनाका लागि आर्थिक सहयोग
 - तात्त्विक रूपमै राजनीतिक प्रकृतिका योजना वा त्यस्ता योजना जसमा राजनीतिक पक्षपात वा एक व्यक्ति वा राजनीतिक दलका लागि समर्थनको झल्को देखिन्छ
 - राजनीतिक दल तथा राजनीतिक पहलका गतिविधि
 - कुनै धर्मविशेषका क्रियाकलापलाई सहयोग गर्ने योजना, तथा
 - लघुऋण वा लघुवित्त योजना, उद्यमका लागि बीजरकम वितरण, तथा कानूनी तथा भूअधिकार केन्द्रित योजनाहरू

आवेदन पेश गर्ने मिति तथा समय

सबै आवेदन २८ पौष २०७९ बेलुकी ५ बजेभन्दा अघि आइपुगिसक्नु पर्नेछ । कुनै संस्थाले माथि तोकिएको समयसीमाभित्र आवेदन पेश गर्न असमर्थ भएमा उक्त संस्थालाई अनुदान प्राप्त गर्न योग्य मानिने छैन ।

सबै आवेदन विद्युतीय माध्यमबाट निम्न इमेल ठेगानामा पेश गर्नु पर्नेछ: challengefund.np@asiafoundation.org. इमेल सेवा प्रदायकले दिने टाइम स्ट्याम्पको प्रयोगबाट आवेदन समयमै पेश भएको थियो वा थिएन भन्ने निर्धारण गरिने छ । इच्छुक संस्थाहरूले इमेलमार्फत मिडिया फेलोशिप आवेदनको सम्पूर्ण प्याकेज माग गर्न सक्नेछन् ।

यस आवेदनका लागि आह्वानको सूचना आफैँमा कुनै अनुदान वा फाउण्डेशनका तर्फबाट कुनै प्रतिबद्धता होइन । यसले कुनै आवेदन तयार तथा पेश गर्ने क्रममा भएका खर्चको भरपाइका लागि फाउण्डेशनलाई बाध्य बनाउने छैन ।

यस आह्वानका कारण प्राप्त भएका आवेदनमध्ये एउटैले पनि यस दस्तावेजको खण्ड १ मा उल्लेखित उद्देश्य वा खण्ड ५ मा निर्धारित मापदण्ड पूर्ति नगर्ने देखिएको अवस्थामा कुनै पनि आवेदनलाई अनुदान प्रदान गर्ने वा नगर्ने अधिकार फाउण्डेशनलाई रहनेछ ।

६. आवेदन समिक्षाबारे सूचना

६.१ छनौट मापदण्ड

यस अवसर अन्तर्गत पेश गरिएको प्रत्येक अवधारणा पत्रलाई तल विस्तारमा व्याख्या गरिएको मूल्यांकन ढाँचा अनुसार एक प्राविधिक मूल्यांकन प्यानलले मूल्यांकन गर्नेछ । मूल्यांकन ढाँचामा दिइएका मापदण्ड अवधारणा पत्रको गुणस्तर आँकलन गर्ने तथा प्रस्तावित गतिविधिको सफलताको सम्भाव्यता निर्धारण गर्ने उद्देश्यले तर्जुमा गरिएका छन् । मापदण्डहरू एकअर्कासँग सघनरूपमा सम्बन्धित छन् र अवधारणा पत्रको समग्र गुणस्तर निर्धारण गर्ने क्रममा तिनलाई एकैसाथ हेरिनेछ । आवेदनहरूलाई तिनको सम्पूर्णता, सामन्जस्य, स्पष्टता तथा सुक्ष्म विवरणप्रति दिइएको ध्यानका आधारमा समिक्षा गरिने छ ।

६.१.१ अवधारणा पत्र आँकलन ढाँचा

मापदण्ड	व्याख्या	अंक
योजनाको वैचारिकी तथा योजना खाकाको गुणस्तर	यो मापदण्ड महिला, युवा तथा सीमान्तकृत समूहका व्यक्तिहरूबारे आवेदनले गरेको समस्या व्याख्या, प्रस्तावित गतिविधि तथा विधिको नवीनतम शैलीका र समावेशिता तथा अनुदानका बृहत् उद्देश्यहरूसँग प्रस्तावित योजनाको सामन्जस्यतासँग सम्बन्धित छ।	५०
योजनाको उद्देश्य प्राप्त गर्न सक्ने क्षमता	यो मापदण्ड आवेदनमा सम्मिलित लक्ष्य, उद्देश्य, गतिविधि, उत्पादन तथा परिणाम कति स्पष्ट व्याख्या भएका छन् र महिला, युवा तथा सीमान्तकृत समूहका व्यक्तिका मुद्दाबारे समस्या व्याख्यासँग कसरी	२५

	अन्तरसम्बन्धित छन् भन्नेसँग सम्बन्धित छ ।	
संस्थाको विगतका उपलब्धि तथा संस्थागत क्षमता	यो मापदण्ड संस्थाका तर्फबाट यस योजनाका लागि खटाइएका व्यक्तिहरूको क्षमता तथा संस्थागत क्षमता विवरण र संस्थाका साझेदारहरूको विगतका उपलब्धि तथा क्षमतासँग सम्बन्धित छ ।	१५
वित्तीय लगानीको उपयोगिता	यो मापदण्ड मूल्यप्रदायन योजना, योजनाको खर्च, वित्तीय प्रभावकारिता तथा कर्मचारीका योगदान र लाभकर्ता र उत्पादनको मूल्यांकनसँग सम्बन्धित छ ।	१०

६.२ समिक्षा तथा छनौट प्रक्रिया

- पेश गरिएका अवधारणा पत्रहरूलाई माथि उल्लेख भएका दस्तावेजको आधारमा अनुदान प्राप्त गर्न आवेदक संस्था योग्य छ कि छैन भन्ने समीक्षा गरिनेछ र च्यालेन्ज फन्डका उद्देश्यको प्रकाशमा उपयुक्तताका आधारमा प्रारम्भिक चरणका लागि छनौट गरिने छन् । योग्य ठहराइएका अवधारणा पत्रहरूलाई प्राविधिक मूल्यांकन प्यानलसमक्ष प्रस्तुत गरिने छ।
- यसरी संक्षिप्त सूचीमा पर्न सफल भएका अवधारणा पत्रलाई प्राविधिक मूल्यांकन प्यानलले माथि व्याख्या गरिएको आँकलन ढाँचा अनुसार मूल्यांकन, अंकन तथा क्रमबद्ध गर्नेछ । परिष्कृत अवधारणा पत्र तथा बजेट प्रस्ताव प्राप्त भएपछि अपेक्षित प्रयत्न (इयु डिलिजेन्स) तथा बजेटसम्बन्धि परस्पर सम्झौता गरिनेछ । अपेक्षित प्रयत्न (इयु डिलिजेन्स) तथा बजेटसम्बन्धि परस्पर सम्झौता सफल भएमा परिष्कृत अवधारणा पत्र तथा प्रस्तावित बजेटलाई अन्तिम स्वीकृतिका लागि पेश गरिने छ । सबै आवेदनकर्तालाई उनीहरूको आवेदनको अन्तिम नतिजाबारे लिखित सूचना दिइनेछ ।

६.२.१ समयक्रम

गतिविधि	अन्तिम मिति
अभिरुचिपत्र तथा संस्थागत दस्तावेज, अवधारणा पत्र तथा बजेट प्रस्ताव पेश	२८ पौष २०७९
प्रारम्भिक आँकलन तथा छनौट	माघ ४, २०७९
प्राविधिक मूल्यांकन प्यानलद्वारा मूल्यांकन	माघ १४, २०७९
परिष्कृत अवधारणा पत्र तथा बजेट प्रस्ताव पेश	माघ २५, २०७९
अपेक्षित प्रयत्न (इयु डिलिजेन्स) तथा बजेटसम्बन्धि परस्पर सम्झौता	फागुन ३, २०७९
अनुदान प्रदान	फागुन १०, २०७९

नेपाल सरकारका राजस्व भुक्तानीसम्बन्धि नियम पालना गर्न छनौट भएका संस्था आफैँ जिम्मेवार हुनेछन् ।

७. ब्रान्डिङ तथा मार्किङ

मिडिया फेलोशिप प्राप्त गर्न छानिएका संस्थाहरूले अनुदान अन्तर्गतका सम्पूर्ण गतिविधि, प्रचारसामग्री तथा ज्ञान उत्पादनमा युएसएआइडी/नागरिक समाज तथा सञ्चारमाध्यम गतिविधिका लागि ब्रान्डिङ तथा मार्किङ योजनामा इङ्गित गरिए अनुसार युएसएआइडी ब्रान्डिङ तथा मार्किङ आवश्यकता पालना गर्नु पर्नेछ ।

अतिरिक्ताङ्क

अतिरिक्ताङ्क १: नमूना अवधारणा पत्र

अतिरिक्ताङ्क २: नमूना बजेट

द्रष्टव्य: यी अतिरिक्ताङ्कहरू आवेदनको पूर्ण प्याकेजका अंश हुन् । इच्छुक संस्थाहरूले challengefund.np@asiafoundation.org मा इमेल गरेर च्यालेन्ज फन्ड आवेदनको सम्पूर्ण कागजातका लागि आग्रह गर्न सक्छन् ।